



नौकुण्ड गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

सरमथली, रसुवा
बागमती प्रदेश, नेपाल



प.सं.: ०६६/०६८

च.नं.:

नौकुण्ड गाउँपालिका
कार्यपालिकाको कार्यालय
सरमथली, रसुवा
बागमती प्रदेश, नेपाल

मिति: २०७७/११/१८

नौकुण्ड गाउँपालिका अन्तर्गतका करदाताहरूलाई छुट तथा सुविधाको उपयोग गर्ने सम्बन्धि सूचना।

प्रस्तुत विषयमा आन्तरिक राजस्व विभाग, आन्तरिक राजस्व कार्यालय, बालाजुको च.नं. ४५९ प.सं. २०७७/०७८ मिति २०७७/०९/१२ को पत्र यसै पत्रसाथ संलग्न रहेको छ। विस्तृत जानकारी सोहि पत्रबाट लिनुहुन सम्बन्धित सबैमा सुचित गरिन्छ।


नेत्रराज गिरी
प्रमुख प्रशासकीय अधिकृत



दर्ता नं. ६०४

मिति: २०६६/११/१८

नेपाल सरकार

अर्थ मन्त्रालय

आन्तरिक राजस्व विभाग

आन्तरिक राजस्व कार्यालय, बालाजु

बालाजु, काठमाडौं



४३८९७९१

४३८९७९२

४३८९७९३

प.सं. २०७७/०७८

च.नं. ४५९

मिति २०७७/०९/१२

विषय: सहयोग गरिदिने बारे ।

नौकुण्ड गाँउपालिका

नौकुण्ड, रसुवा ।

प्रस्तुत विषयमा आर्थिक ऐन, २०७७ ले करदाताहरूलाई देहाय बमोजिमको छुट तथा सुविधा (स्किम) प्रदान गरेको हुँदा तहाँ गाँउपालिका अन्तर्गतका करदाताहरूलाई उक्त छुट तथा सुविधा (स्किम) को अधिकतम उपयोग गर्न जानकारी गराई उक्त व्यवस्थाको कार्यान्वयनमा सहयोग गरिदिनुहुन अनुरोध छ ।

देहाय

आर्थिक ऐन २०७७, दफा २०: (१) कुनै पनि व्यक्तिले विगतमा कर लाग्ने आय आर्जन गरेको त्यसरी आर्जित आयमा कर नबुझाएको भए त्यस्ता व्यक्तिले स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७४।७५ र २०७५।७६ को बुझाउनु पर्ने आय विवरण र सोमा लाग्ने कर संवत् २०७७ साल फागुन मसान्तसम्म बुझाएमा सो वापत लाग्ने शुल्क तथा व्याज मिन्हा हुनेछ ।

(२) उपदफा (१) बमोजिम आय विवरण र कर बुझाएमा सोभन्दा अधिका आर्थिक वर्षहरूको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा व्याज बुझाउनु पर्ने छैन ।

(३) उपदफा (१) बमोजिम आय विवरण र कर दाखिल नगर्ने व्यक्तिसँग आय आर्जन गरेको अवधिको आय विवरण दाखिल गर्न लगाई तिर्नुपर्ने कर, शुल्क तथा व्याज असुल गरिनेछ ।

आर्थिक ऐन २०७७, दफा २१: (१) स्थायी लेखा नं. लिई आय विवरण पेश नगर्ने वार्षिक पचास लाख रुपैयाँ सम्मको कारोवार गर्ने प्राकृतिक व्यक्तिले आर्थिक वर्ष २०७३।७४, २०७४।७५ र २०७५।७६ को आय विवरण, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने व्याजको पच्चिस प्रतिशतले हुने रकम सम्बत् २०७७ साल फागुन मसान्तसम्म बुझाएमा सो भन्दा अधिका वर्षहरूको आय विवरण पेश गर्नुपर्ने छैन र त्यस्तो आयमा लाग्ने कर, शुल्क तथा बाँकी व्याज मिन्हा हुनेछ ।

(२) स्थायी लेखा नं. लिई आर्थिक वर्ष २०७३।७४ वा सो भन्दा अधिका आय विवरण पेश नगर्ने वार्षिक पचास लाख रुपैयाँ भन्दा बढीको कारोवार गर्ने प्राकृतिक व्यक्ति वा निकायले आय विवरण, सो आय विवरण अनुसारको आय कर र सो मा लाग्ने व्याजको पच्चिस प्रतिशतले हुने रकम सम्बत् २०७७ साल फागुन मसान्तसम्म बुझाएमा सो मा लाग्ने शुल्क तथा बाँकी व्याज मिन्हा हुनेछ ।

सहयोगी अधिकारी
Website & Facebook
2066/11/18

६।६

(सुबोध खतिवडा)

प्रमुख कर अधिकृत